

खोपसम्बन्धी आवश्यकताहरू

ओहायो राज्यले किन्डरगार्टेनको लागि सार्वजनिक वा निजी विद्यालयमा भर्ना भएका विद्यार्थीहरूले खोप लगाएको हुनुपर्ने आवश्यक गरेको छ ।

कृपया खोपसम्बन्धी अभिलेखहरूलाई दर्ता गर्दाको समयमा बुझाउनुहोस्
किन्डरगार्टेनका विद्यार्थीहरूलाई निम्न खोपहरू आवश्यक पर्छ:

1. **HEP B** (हेपाटाइटिस B)

3 पटक अनिवार्य खोप लगाइनुपर्छ - खोप लगाउने कार्य पूरा हुन 6 महिना लाग्न सक्छ ।

2. **MMR** [Measles (दादुरा), Mumps (गल्फुलो), Rubella (रूबेला)]

2 पटक अनिवार्य खोप लगाइएको हुनुपर्छ, पहिलो खोप पहिलो जन्मदिन वा त्यसपछि लगाइएको हुनुपर्छ ।

3. **DTaP/ DT Tdap/Td** [Diphtheria (भ्यागुते रोग), Pertussis (लहरे खोकी), Tetanus (धनुष्टंकार)]


चौथो खोप चौथो जन्मदिनमा वा त्यसभन्दापछि लगाएको अवस्थामा बाहेक 5 पटक अनिवार्य खोप लगाइएको हुनुपर्छ ।

4. **IPV** (पोलियो)

3 वा त्यसभन्दा बढी पटक अनिवार्य खोप दिइएको हुनुपर्छ; पछिल्लो खोप चौथो जन्मदिनमा वा त्यसपछि दिइएको हुनुपर्छ ।

5. **VARICELLA** (ठेउलाको) वा उक्त रोगको इतिहास

2 पटक अनिवार्य खोप लगाइएको हुनुपर्छ, पहिलो खोप पहिलो जन्मदिन वा त्यसपछि लगाइएको हुनुपर्छ । यदि विद्यार्थीलाई उक्त रोग पहिला लागेको भएमा चिकित्सक वा आमाबुबाले उक्त रोगको प्रमाण/मिति उपलब्ध गराउन सक्नुहुन्छ ।



कृपया आफ्नो अभिलेखहरूको जाँच गर्नुहोस् वा आफ्नो पारिवारिक
चिकित्सकसँग बुझ्नुहोस्

खोपहरू तपाईंको स्थानीय स्वास्थ्य विभागहरूमार्फत केवल एपोइन्टमेन्ट द्वारा उपलब्ध हुन्छन्
(थप जानकारीका लागि पछाडिको भाग हेर्नुहोस्)

वेस्टरभिल तथा गाहान्ना: 614-525-3719/ कोलम्बस: 614-645-8180 / डेलावेयर काउन्टी: 740-203-2040

खोप क्लिनिक समय तथा शुल्क तालिका

कोलम्बस हेल्थ डिपार्टमेन्ट¹

614-645-8180

<https://www.columbus.gov/publichealth/programs/immunization-program/>

240 Parsons Avenue
Columbus, OH 43215

सोमबार	बिहान 8:00 बजे – दिउँसो 4:15 बजे
मंगलबार	बिहान 8:00 बजे – दिउँसो 4:15 बजे
बुधबार	बिहान 8:00 बजे – बिहान 11:15 बजे
बिहीबार	बिहान 8:00 बजे – दिउँसो 4:15 बजे
शुक्रबार	बिहान 8:00 बजे – दिउँसो 4:15 बजे

अपोइन्टमेन्टहरू आवश्यक छन्

फ्रयाङ्कलिन काउन्टी बोर्ड अफ हेल्थ²

614-525-3719

<https://myfcph.org/health-wellness/shots/>

280 E. Broad St.
Columbus, OH 43215

सोमबार, बुधबार र शुक्रबार
बिहान 9:00 - दिउँसो 1:00

अपोइन्टमेन्टहरू आवश्यक छन्

डेलावेयर काउन्टी बोर्ड अफ हेल्थ³

740-203-2040

<https://delawarehealth.org/immunizations/>

3 W. Winter St.
Delaware OH 43215

सोमबार-शुक्रबार
बिहान 8:00 - अपरान्ह 12:00

अपोइन्टमेन्टहरू आवश्यक छन्

¹कोलम्बस हेल्थ डिपार्टमेन्टले खोप लगाउँदा प्रति खोप \$21.00 शुल्क र प्रति निरीक्षण \$16.00 को नर्स जाँच शुल्क लिन्छ ।

²फ्रयाङ्कलिन काउन्टी बोर्ड अफ हेल्थले पहिलो खोपका लागि \$28.00 तथा हरेक थप खोपका लागि \$15.00 शुल्क लिन्छ ।

³डेलावेयर काउन्टी बोर्ड अफ हेल्थले पहिलो खोपका लागि \$19.00 तथा हरेक थप खोपका लागि \$10.00 शुल्क लिन्छ ।

छुट उपलब्ध हुन सक्छ। भुक्तानी गर्न असमर्थताको कारणले कुनै पनि बच्चालाई सेवाहरूबाट वञ्चित गरिदैन ।

खोपहरूका लागि सबै वयस्कहरूसँग अनिवार्य शुल्क लिइन्छ ।

खोप लगाउँदा आमा, बुबा वा अभिभावक अनिवार्य उपस्थित हुनुपर्छ ।

स्वीकार गरिने बीमाहरूका लागि वेबसाइट हेर्नुहोस् । तपाईंले सेवा प्राप्त गर्ने समयमा कार्ड पेश गर्नुपर्छ । तपाईंले सेवाका लागि खोपसम्बन्धी हालको रेकर्ड तथा फोटो सहितको परिचयपत्र साथमा ल्याउनुपर्छ ।